

# Ezr

## Chapter 8

Nepali Interlinear

Reference: Nepali ERV

1 וְאֵלֶּה רְאשֵׁי אֲבֹתֵיהֶם וְהַתִּיחָשׁוּם הָעֲלִיִּם עַמִּי בְּמִלְכוּת אֲרַתְחָשְׁתָּא הַמְּלִךְ מְבַבְּלַי :  
र-यी र-वंशावली पूर्बाहरूका अगुवाहरू आर्तक्षत्र राजाको मसंग बाबेलबाट  
H0428 H0001 H3187 H5927 H4438 H0894 H4428

—  
—

यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्त-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।

2 מִבְּנֵי חֹרָה מִבְּנֵי פִינְחָס בְּרֵשׁׁם מִבְּנֵי אֵיתָמָר בְּנֵי דָנְיֵאל — מִבְּנֵי חֹרָה מִבְּנֵי דָרְיָד חֲטוּשׁ׃  
छोराहरूमध्ये छोराहरूमध्ये गेशोम फिन्हासका छोराहरूमध्ये मसंग दानियेल ईतामारका छोराहरूमध्ये दाऊदका हत्तूश  
H1647 H6372 H0385 H1840 H1732 H2407

—  
—

पीनहासका कुलका: गेशोम, ईतामारका कुलबाट: दानियेल दाऊदका कुलबाट:

3 מִבְּנֵי חֹרָה מִבְּנֵי שְׁכַנְיָה — מִבְּנֵי חֹרָה מִבְּנֵי פֶרֶעֶשׁ זְכַרְיָה וְעִמּוֹן הַתִּיחָשׁוּם לְזָכְרִים מֵאָה  
छोराहरूमध्ये छोराहरूमध्ये शकन्याहका छोराहरूमध्ये परोशका जकर्याह र-उनसँग वंशावलीमा-थिए पुरुषहरू सय-पचास  
H7935 H6551 H3187 H2145 H3967 H2572

—  
—  
H2572

शकन्याहका कुलका, हत्तूश परोशका कुलबाट: जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।

4 מִבְּנֵי חֹרָה פַּחַת מוֹאָב אֱלִיָּהוּעִינִי בֶן-זְרַחְיָה וְעִמּוֹן מְאֹת הַזְּכָרִים :  
छोराहरूमध्ये पहत मोआबका एल्यहोएनै जरहियाहको-छोरा र-उनसँग दुई-सय पुरुषहरू  
H6355 H6355 H2228 H3967 H2145

पहत-मोआबका कुलबाट: एल्यहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।

5 מִבְּנֵי חֹרָה שְׁכַנְיָה בֶן-יְחִזְיָאֵל וְעִמּוֹן שְׁלֹשׁ מְאֹת הַזְּכָרִים :  
छोराहरूमध्ये शकन्याहका यहजीएलको-छोरा र-उनसँग तीन सय पुरुषहरू  
H7935 H3166 H7969 H3967 H2145

जत्तूका कुलहरूबाट: यहजीएलका छोरा शकन्याह अनि तिनी सित 300 मानिसहरू।

6 וּמִבְּנֵי חֹרָה עֲדֵי בֶן-עֲבֵד יוֹנָתָן וְעִמּוֹן חַמְשִׁים הַזְּכָרִים :  
र-छोराहरूमध्ये आदीनका एबेद योनातानको-छोरा र-उनसँग पचास पुरुषहरू  
H5720 H5651 H3129 H2572 H2145

आदीनका कुलबाट: जोनाथनका छोरा एबेद अनि तिनी सित 50 मानिसहरू।

7 וּמִבְּנֵי חֹרָה עֵילָם יִשְׁעָיָה בֶן-עֵתְלָיָה וְעִמּוֹן שְׁבַעִים הַזְּכָרִים :  
र-छोराहरूमध्ये एलामका यशायाह अतल्याहको-छोरा र-उनसँग सत्तरी पुरुषहरू  
H6271 H6271 H2145 H7657

एलमाका कुलबाट: अतल्याहका छोरा यशयियाह अनि तिनी सित 70 मानिसहरू।

8	וּמְבַנֵּי	שְׁפֹטָהּ	זְבֻדָּה	בֶּן-	מִיכָאֵל	וְעִמּוֹ	שְׁמֹנִים	הַזְּכָרִים :	ס
	र-छोराहरूमध्ये	शपत्याहका	जबद्याह	—	मीकाएलको-छोरा	र-उनसँग	असी	पुरुषहरू	—
		<a href="#">H8203</a>	<a href="#">H2069</a>		<a href="#">H4317</a>		<a href="#">H8084</a>	<a href="#">H2145</a>	

शपत्याहका कुलबाट: मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

9	מְבַנֵּי	יֹאבָב	עֲבֻדָּה	בֶּן-	יְחִיאֵל	וְעִמּוֹ	מֵאֲתָיִם	וְשִׁמְנָה	עָשָׂר	הַזְּכָרִים :
	छोराहरूमध्ये	योआबका	ओबद्याह	—	यहीएलको-छोरा	र-उनसँग	दुई-सय	र-अठार	—	पुरुषहरू
		<a href="#">H3097</a>	<a href="#">H5662</a>		<a href="#">H3171</a>		<a href="#">H3967</a>	<a href="#">H8083</a>	<a href="#">H6240</a>	<a href="#">H2145</a>

ס  
—

योआबका कुलबाट: यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरू।

10	וּמְבַנֵּי	שְׁלֹמִית	בֶּן-	יֹסֵפָה	וְעִמּוֹ	מֵאָה	וְשָׁשִׁים	הַזְּכָרִים :	ס
	र-छोराहरूमध्ये	शलोमीतका	—	योसफ्याहको-छोरा	र-उनसँग	सय-साठी	—	पुरुषहरू	—
				<a href="#">H3131</a>		<a href="#">H3967</a>	<a href="#">H8346</a>	<a href="#">H2145</a>	

बानीका कुलबाट: योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू।

11	וּמְבַנֵּי	בְּבֵי	זְכָרְיָה	בֶּן-	בְּבֵי	וְעִמּוֹ	עֶשְׂרִים	וְשִׁמְנָה	הַזְּכָרִים :	ס
	र-छोराहरूमध्ये	बेबैका	जकर्याह	—	बेबैको-छोरा	र-उनसँग	अठ्ठाइस	—	पुरुषहरू	—
		<a href="#">H0893</a>			<a href="#">H0893</a>		<a href="#">H6242</a>	<a href="#">H8083</a>	<a href="#">H2145</a>	

बेबैका कुलबाट: बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू।

12	וּמְבַנֵּי	עֲזָרָה	יוֹחָנָן	בֶּן-	הַקָּטָן	וְעִמּוֹ	מֵאָה	וְעֶשְׂרִים	הַזְּכָרִים :	ס
	र-छोराहरूमध्ये	अज्गादका	योहानान	—	कान्छोको-छोरा	र-उनसँग	सय-दश	—	पुरुषहरू	—
		<a href="#">H5803</a>	<a href="#">H3110</a>		<a href="#">H6997</a>		<a href="#">H3967</a>	<a href="#">H6235</a>	<a href="#">H2145</a>	

अज्गादका कुलबाट: हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13	וּמְבַנֵּי	אֲדֹנִיקָם	אֶחָרָיִם	וְאֵלֶּה	שְׁמוֹתָם	אֵלִיפֶלֶט	יְעִיאֵל	וְשִׁמְעֵיָה	וְעִמּוֹ	שָׁשִׁים
	र-छोराहरूमध्ये	अदोनीकामका	पछिल्लाहरू	र-यी	नाउँहरू	एलीपेलेत	यईएल	र-शमैयाह	र-तिनीहरूसँग	साठी
		<a href="#">H0140</a>	<a href="#">H0314</a>	<a href="#">H0428</a>	<a href="#">H8034</a>	<a href="#">H0467</a>	<a href="#">H3273</a>	<a href="#">H8098</a>	<a href="#">H8346</a>	

ס : הַזְּכָרִים  
— पुरुषहरू  
[H2145](#)

आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमैयाह तिनीहरूसित 60 मानिसहरू थिए।

14	וּמְבַנֵּי	בְּנֵי	עֹתִי	וְזִבְוֹד   (וְזִבְוֹד)	וְעִמּוֹ	שְׁבַעִים	הַזְּכָרִים :	פ
	र-छोराहरूमध्ये	बिग्वैका	ऊतै	र-जक्कुर	र-उनसँग	सत्तरी	—	पुरुषहरू
		<a href="#">H0902</a>	<a href="#">H5793</a>	<a href="#">H2072</a>	<a href="#">H2139</a>	<a href="#">H7657</a>	<a href="#">H2145</a>	

बैबै कुलबाट: ऊतै अनि जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

15	וְאֶקְבָּצֵם	אֶל-	הַנָּהָר	הַבָּא	אֶל-	אֶהָא	וְנַחֲגָה	שָׁם	יָמִים	שְׁלֹשָׁה	וְאֶבְיָנָה	בָּעָם
	र-भेला-गरें	—	नदीतिर	बह्ने	—	अहवामा	र-डेरा-भर्यौ	त्यहाँ	दिन	तीन	र-हेरें	जनतामा
	<a href="#">H6908</a>	<a href="#">H0413</a>	<a href="#">H5104</a>	<a href="#">H0935</a>	<a href="#">H0413</a>	<a href="#">H0163</a>	<a href="#">H2583</a>	<a href="#">H8033</a>	<a href="#">H3117</a>	<a href="#">H7969</a>	<a href="#">H0995</a>	

וּבְכֹהֲנָיִם :  
र-पुजारीहरूमा  
तर-छोराहरूमध्ये  
लेवीका  
नभेटें  
पाएँ  
त्यहाँ  
[H3548](#)  
[H3878](#)  
[H3808](#)  
[H4672](#)  
[H8033](#)

मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।

וּלְנָתָן	וּלְאֵלְנָתָן	וּלְיָרִיב	וּלְאֵלְנָתָן	לְשִׁמְעוּנָה	לְאַרְיֵאל	לְאֵלִיעֶזֶר	וְאֶשְׁלֵחָה	16
र-नातानलाई	र-एल्नातानलाई	र-यारीबलाई	र-एल्नातानलाई	शमैयाहलाई	अरीएललाई	एलीएजेरलाई	र-पठाएँ	
<a href="#">H5416</a>	<a href="#">H0494</a>	<a href="#">H3402</a>	<a href="#">H0494</a>	<a href="#">H8098</a>	<a href="#">H0740</a>	<a href="#">H0461</a>	<a href="#">H7971</a>	

מְבִינִים :	וּלְאֵלְנָתָן	וּלְיָרִיב	רְאִשִׁים	וּלְמִשְׁלָם	וּלְזַכְרְיָה
बुझनेहरूलाई	र-एल्नातानलाई	र-योयारीबलाई	अगुवाहरू	र-मशुल्लामलाई	र-जकर्याहलाई
<a href="#">H0995</a>	<a href="#">H0494</a>	<a href="#">H3114</a>		<a href="#">H4918</a>	

यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अशुल्लाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।

בְּפִיָּהֶם	וְאֲשִׁימָהּ	הַמְקוֹם	בְּכִסְפָּיָא	הָרֹאשׁ	אֶדְוֹ	עַל-	אוֹתָם	(וְאֶצְנָה)	[וְאוֹצֵאָה]	17
मुखमा-तिनको	र-थापिदिँ	ठाउँमा	कासफ्या	अगुवाकहाँ	इद्वो	—	तिनीहरूलाई	र-आज्ञा-दिँ	—	
<a href="#">H6310</a>		<a href="#">H4725</a>	<a href="#">H3703</a>		<a href="#">H0112</a>		<a href="#">H0853</a>	<a href="#">H6680</a>	<a href="#">H3318</a>	

לְהַבְיֵא-	הַמְקוֹם	בְּכִסְפָּיָא	(הַנְּתִיבִים)	[הַנְּתוּנִים]	אֶחָיו	אֶדְוֹ	אֶל-	לְדָבָר	דְּבָרִים
ल्याउन	ठाउँमा	कासफ्या	मन्दिरका-दासहरूलाई	—	दाजुहरूलाई	इद्वो	—	भन्न	वचनहरू
<a href="#">H0935</a>	<a href="#">H4725</a>	<a href="#">H3703</a>	<a href="#">H5411</a>	<a href="#">H5411</a>	<a href="#">H0251</a>	<a href="#">H0112</a>	<a href="#">H0413</a>	<a href="#">H1696</a>	<a href="#">H1697</a>

לְנוֹ	מְשָׁרְתִים	לְבֵית	אֶלְהֵינוּ :
हामीलाई	सेवकहरू	मन्दिरका-लागि	परमेश्वर-हाम्रोको
	<a href="#">H8334</a>		<a href="#">H0430</a>

अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्वो कहाँ पठाएँ। इद्वो र तिनका दाज्यू-भाइहरू अनि कासिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।

וַיְבִיאוּ	לְנוֹ	כִּדְ-	אֶלְהֵינוּ	הַטּוֹבָה	עַלֵינוּ	אִישׁ	שְׂכָל	מְבִינֵי	מַחְלֵי	18
र-ल्याए	हामीलाई	हातअनुसार	परमेश्वर-हाम्रोको	असल	हाम्रोमाथि	मानिस	बुद्धिमान्	छोराहरूमध्ये	महलीका	
<a href="#">H0935</a>		<a href="#">H3027</a>	<a href="#">H0430</a>			<a href="#">H0376</a>	<a href="#">H7922</a>		<a href="#">H4249</a>	

בֶּן-	לְוִי	בֶּן-	יִשְׂרָאֵל	וְשָׂרְבָה	וּבְנָיו	וְאֶחָיו	שְׁמוֹנָה	עֶשְׂרִים :
—	लेवीको-छोरा	—	इसाएलको-छोरा	र-शेरब्याह	र-छोराहरू	र-दाजुहरू-उसका	अठार	—
	<a href="#">H3878</a>		<a href="#">H3478</a>	<a href="#">H8274</a>		<a href="#">H0251</a>	<a href="#">H8083</a>	<a href="#">H6240</a>

किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक बुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इसाएलका छोरा जस्तै शेरबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।

וְאֵת-	חֶשְׁבֹּנָה	וְאֵתוֹ	יִשְׁעָיָה	מְבִינֵי	מְרָרִי	אֶחָיו	וּבְנֵיהֶם	עֶשְׂרִים :	ס	19
र	हशब्याह	र-उनसँग	यशयाह	छोराहरूमध्ये	मरारीका	दाजुहरू-उनका	र-छोराहरू-उनका	बीस	—	
<a href="#">H0853</a>	<a href="#">H2811</a>	<a href="#">H0854</a>			<a href="#">H4847</a>	<a href="#">H0251</a>		<a href="#">H6242</a>		

अनि शेरबियाह तिनीसित मरारीका सन्तानहरूका यशयार तिनका भाई र छोराहरू।

וּמִן-	הַנְּתִיבִים	שְׁנַתָּן	הַיָּד	וְהַשָּׂרִים	לְעֵבְרָת	הַלְוִיִּם	נְתִיבִים	מֵאֲתָיִם	20
र-मध्ये	मन्दिरका-दासहरू	जसलाई	दाऊद	र-सरदारहरूले	सेवाका-लागि	लेवीहरूको	मन्दिरका-दासहरू	दुई-सय	
	<a href="#">H5411</a>	<a href="#">H5414</a>	<a href="#">H1732</a>	<a href="#">H8269</a>	<a href="#">H5656</a>	<a href="#">H3881</a>	<a href="#">H5411</a>	<a href="#">H3967</a>	

וְעֶשְׂרִים	כָּל-	נִקְבוּ	בְּשִׁמוֹת :
बीस	सबै	नाउँले-नामाङ्कित-थिए	नाउँहरूद्वारा
<a href="#">H6242</a>	<a href="#">H3605</a>		<a href="#">H8034</a>

अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

וְאֶקְרָא	שָׁם	צוֹם	עַל-	הַנְּהַר	אֶהָא	לְהַתְּעַנּוֹת	לְפָנַי	אֶלְהֵינוּ	לְבַקֵּשׁ	מִמְנוֹ	21
र-घोषणा-गर्ने	त्यहाँ	उपवास	—	नदीतिर	अहवामा	दीन-हुन	सामु	परमेश्वर-हाम्रोको	मान्न	उहाँबाट	
<a href="#">H7121</a>	<a href="#">H8033</a>	<a href="#">H6685</a>		<a href="#">H5104</a>	<a href="#">H0163</a>	<a href="#">H6440</a>	<a href="#">H6440</a>	<a href="#">H0430</a>	<a href="#">H1245</a>		

וְרָרָ	יְשָׁה	לְנוֹ	וּלְטָפְנוּ	וּלְכָל-	רְכוּשָׁנוּ :
बाटो	सिधा	हाम्रो-लागि	र-बालबच्चाहरू-हाम्रो-लागि	र-सबै	सम्पत्ति-हाम्रो-लागि
<a href="#">H1870</a>	<a href="#">H3477</a>		<a href="#">H2945</a>	<a href="#">H3605</a>	<a href="#">H7399</a>



שָׁנִים	טוֹבָה	מִצְדָּב	נִחֲשֵׁת	וּכְלִי	אֶלֶף	לְאֶרְכָּנִים	עֶשְׂרִים	זָהָב	וּכְפָרִי	27
दुईटा	उत्तम	चमकिलो	काँसाको	र-भाँडाहरू	हजार	दरिक्मा	बीस	सुनका	र-सुनका-कचौराहरू	
<a href="#">H8147</a>		<a href="#">H6668</a>		<a href="#">H3627</a>	<a href="#">H3068</a>	<a href="#">H0150</a>	<a href="#">H6242</a>	<a href="#">H2091</a>		

חַמּוּדוֹת כִּזְהָב:  
सुनजस्तै बहुमूल्य  
[H2091](#)

सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,

נְדָבָה	וְהַזָּהָב	וְהַכֶּסֶף	קָדָשׁ	וְהַכֵּלִים	לִיהוָה	קָדָשׁ	אֶתֶּם	אֲלֵהֶם	וְאֶמְרָה	28
स्वेच्छा-दान	र-सुन	र-चाँदी	पवित्र	र-भाँडाहरू-पनि	परमप्रभुका-लागि	पवित्र	तिमीहरू	तिनीहरूलाई	र-भने	
<a href="#">H5071</a>	<a href="#">H2091</a>	<a href="#">H3701</a>	<a href="#">H6944</a>	<a href="#">H3627</a>	<a href="#">H3068</a>	<a href="#">H6944</a>		<a href="#">H0413</a>	<a href="#">H0559</a>	

אֲבֹתֵיכֶם: אֲלֵהֶי  
पूर्वाहरू-तिम्रोका परमेश्वर  
[H0001](#) [H0430](#) [H3068](#)

तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।

הָאֲבֹתַי	וְשָׂרָיִ	וְהַלְוִיִּם	הַכֹּהֲנִים	שָׂרֵי	לְפָנָי	תִּשְׁקָלוּ	עֲדָה	וְשִׁמְרוּ	שִׁקְרוּ	29
पितृकुलका	र-सरदारहरू	र-लेवीहरूका	पुजारीहरूका	सरदारहरू	सामु	तौल्यौ	जबसम्म	र-राख्यौ	होशियार-भया	
<a href="#">H0001</a>	<a href="#">H8269</a>	<a href="#">H3881</a>	<a href="#">H3548</a>	<a href="#">H8269</a>	<a href="#">H6440</a>	<a href="#">H8254</a>	<a href="#">H5704</a>	<a href="#">H8104</a>	<a href="#">H8245</a>	

וְהָיָה: בֵּית הַלְשָׁכוֹת בִּירוּשָׁלַם לְיִשְׂרָאֵל  
परमप्रभुको मन्दिर कोठाहरूमा यरूशलेममा इस्राएलका  
[H3068](#) [H3957](#) [H3389](#) [H3478](#)

यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौल्लैदैनौं।”

לְבַיִת	לְיִרוּשָׁלַם	לְהַבִּיא	וְהַכֵּלִים	וְהַזָּהָב	הַכֶּסֶף	מִשְׁקָל	וְהַלְוִיִּם	הַכֹּהֲנִים	וּקְבָלוּ	30
मन्दिरमा	यरूशलेममा	ल्याउन	र-भाँडाहरू	र-सुन	चाँदी	तौल	र-लेवीहरूले	पुजारीहरू	र-लिए	
	<a href="#">H3389</a>	<a href="#">H0935</a>	<a href="#">H3627</a>	<a href="#">H2091</a>	<a href="#">H3701</a>	<a href="#">H4948</a>	<a href="#">H3881</a>	<a href="#">H3548</a>	<a href="#">H6901</a>	

אֲלֵהֵינוּ: פ  
— परमेश्वर-हामीको  
[H0430](#)

यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू मत्तोपुर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।

אֲלֵהֵינוּ	וְיָדָה	יְרוּשָׁלַם	לְלֶכֶת	הָרִאשֹׁן	לְחַדֵּשׁ	עֶשֶׂר	בְּשָׁנִים	אֶהְיָא	מְנַהֵר	וְנִסְעָה	31
परमेश्वर-हामीको	र-हात	यरूशलेम	जान	पहिलो	महिनाको	—	बाह्रौं	अहवाबाट	नदी	र-हिँड्यौं	
<a href="#">H0430</a>	<a href="#">H3027</a>	<a href="#">H3389</a>	<a href="#">H3212</a>	<a href="#">H7223</a>	<a href="#">H2320</a>	<a href="#">H6240</a>	<a href="#">H8147</a>	<a href="#">H0163</a>	<a href="#">H5104</a>	<a href="#">H5265</a>	

הֵיטָה עֲלֵינוּ וְיִצְיָלְנוּ מִכָּף הָאֹיִב וְעָלְנוּ אֶל-הַרְרָה:  
हामीमाथि थियो र-छुटाउनुभयो हाँड्यौं शत्रु हातबाट र-लुकेरहरूबाट बाटोमा  
[H1870](#) [H0693](#) [H0341](#) [H3709](#) [H5337](#) [H1961](#)

हामीले यरूशलेम जानका निम्ति पहिलो महिना + 8:31 पहिलो महिना “मार्च-अप्रैल,” वा “458 ख्री.पू.।” को बाह्रौं दिनमा अहवा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।

וְנָבִיא	יְרוּשָׁלַם	שָׁמַע	וְנָשָׂב	יָמִים	שְׁלֹשָׁה:	32
र-आइपुग्यौं	यरूशलेम	त्यहाँ	र-बस्यौं	दिन	तीन	
<a href="#">H0935</a>	<a href="#">H3389</a>	<a href="#">H8033</a>	<a href="#">H3427</a>	<a href="#">H3117</a>	<a href="#">H7969</a>	

अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौं।

מַרְמוֹת	יָד-	עַל	אֵל הַיְנוּ	בְּבֵית	וְהַכְּלִים	וְהַזָּהָב	הַכֶּסֶף	נִשְׁקָל	הַרְבִּיעִי	וּבַיּוֹם	33
मेरेमोत	हातमा	—	परमेश्वर-हाम्रोको	मन्दिरमा	र-भाँडाहरू	र-सुन	चाँदी	तौलियो	चौथो	र-दिन	
<a href="#">H4822</a>	<a href="#">H3027</a>		<a href="#">H0430</a>		<a href="#">H3627</a>	<a href="#">H2091</a>	<a href="#">H3701</a>	<a href="#">H8254</a>	<a href="#">H7243</a>	<a href="#">H3117</a>	
בֶּן-	יוֹזָבָד	וְעַמּוּס	פִּינְחָס	בֶּן-	אֶלְעָזָר	וְעַמּוֹ	הַכֹּהֵן	אֲרִיָּהוּ	בֶּן-		
—	योजाबाद	र-तिनीहरूसँग	फिन्हासको-छोरा	—	एलाजार	र-उनसँग	पुजारी	ऊरीयाहको-छोरा	—		
	<a href="#">H3107</a>		<a href="#">H6372</a>		<a href="#">H0499</a>		<a href="#">H3548</a>				
					הַלְוִיִּם:	בְּנוֹי	בֶּן-	וְנוֹעַדְיָה	יֵשׁוּעַ		
					लेवीहरू	बिचुईको-छोरा	—	र-नोअद्याह	येशूअको-छोरा		
					<a href="#">H3881</a>	<a href="#">H1131</a>		<a href="#">H5129</a>	<a href="#">H3442</a>		

चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिचुईका छोरा नोअदियाहलाई दियौ।

בְּמִסְפָּר	בְּמִשְׁקָל	לְכֹל	וַיִּכְתֹּב	כָּל-	הַמִּשְׁקָל	בְּעֵת	הַהִיא:	פ	34
गणनाद्वारा	तौलद्वारा	सबै	र-लेखियो	सबै	तौल	समयमा	त्यही	—	
<a href="#">H4557</a>	<a href="#">H4948</a>	<a href="#">H3605</a>	<a href="#">H3789</a>	<a href="#">H3605</a>	<a href="#">H4948</a>	<a href="#">H6256</a>	<a href="#">H1931</a>		

हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।

הַבָּאִים	מִהַשְּׁבִי	בְּנֵי-	הַגּוֹלָה	הַקְּרִיבוּ	וְעֹלֹת	לְאֵלֹהֵי	יִשְׂרָאֵל	פָּרִים	שְׁנַיִם-	35
आएकाहरूले	बन्दीबाट	छोराहरू	निर्वासनका	चढाए	होमबलिहरू	परमेश्वरलाई	इसाएलका	गोरुहरू	बाह	
<a href="#">H0935</a>			<a href="#">H1473</a>	<a href="#">H7126</a>		<a href="#">H0430</a>	<a href="#">H3478</a>	<a href="#">H6499</a>	<a href="#">H8147</a>	
עֶשֶׂר	עַל-	כָּל-	יִשְׂרָאֵל	וְאִילִים	הַשְּׁעִים	וְשֵׁה	כִּבְשִׂים	שִׁבְעִים	וְשִׁבְעָה	צִפְרִי
—	—	सबै	इसाएलका-लागि	भेडाहरू	छयान्बे	—	थुमाहरू	सत्तरी	सात	बोकाहरू
<a href="#">H6240</a>		<a href="#">H3605</a>	<a href="#">H3478</a>	<a href="#">H8673</a>	<a href="#">H8337</a>	<a href="#">H3532</a>	<a href="#">H7657</a>	<a href="#">H7651</a>	<a href="#">H6842</a>	
חֲטָאת	שְׁנַיִם	עֶשֶׂר	הַכֹּל	עֹלָה	לַיהוָה:	פ				
पापबलिका-लागि	बाह	—	सबै	होमबलि	परमप्रभुलाई	—				
	<a href="#">H8147</a>	<a href="#">H6240</a>	<a href="#">H3605</a>	<a href="#">H3068</a>						

तब कैदबाट फर्केर आउने यहूदीहरूले इसाएलका परमेश्वरलाई समस्त इसाएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

וַיִּתְּנוּ	אֶת-	דָּתוֹ	הַמְּלָךְ	לְאַחַשְׁדָּרְפָּנִי	הַמְּלָךְ	וּפְחֹוֹת	עֶבֶר	הַנָּהָר	וְנִשְׂאוּ	36
र-दिए	—	आज्ञाहरू	राजाका	क्षत्रपहरूलाई	राजाका	र-राज्यपालहरूलाई	पारि	नदीको	र-सहयोग-दिए	
<a href="#">H5414</a>	<a href="#">H0853</a>	<a href="#">H1881</a>	<a href="#">H4428</a>	<a href="#">H0323</a>	<a href="#">H4428</a>	<a href="#">H6346</a>	<a href="#">H5676</a>	<a href="#">H5104</a>	<a href="#">H5375</a>	
אֶת-	הָעָם	וְאֶת-	בְּיַת	הַאֱלֹהִים:	ס					
—	जनतालाई	र	मन्दिर	परमेश्वरको	—					
	<a href="#">H0853</a>	<a href="#">H0853</a>		<a href="#">H0430</a>						

तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इसाएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।